

## विद्यार्थी आचार-संहिता

Emily Griffith Technical College ले सुरक्षित, अध्ययन गर्न हितकारी र अनावश्यक अवरोधरहित विद्यालय वातावरण उपलब्ध गराउन चाहन्छ। अन्य विद्यार्थीहरू र विद्यालय कर्मचारीको कल्याण वा सुरक्षामा हानिकारक हुने र अन्य विद्यार्थीहरूलाई शैक्षिक अवसरहरू उपलब्ध गराउने विद्यालयको क्षमतामा हस्तक्षेप गर्ने व्यवहारलाई अनुपयुक्त मानिने छ। यी नीतिहरू सबैलाई अनुकूलतम अध्ययन वातावरण उपलब्ध गराउन विकास गरिएको थियो।

सबै विद्यार्थीले हरेक समय विद्यार्थी आचार-संहिता पालना गर्नु पर्ने हुन्छ। विद्यार्थी आचार-संहितासँग परिचित हुने र के कुराले उल्लङ्घन निम्त्याउँछ भन्ने कुरा बुझ्ने विद्यार्थीको उत्तरदायित्व हो। विद्यार्थी आचार-संहिताको उल्लङ्घनमा फेला परेका विद्यार्थीहरूलाई प्रशिक्षक र निरीक्षण गर्ने प्रशासकले उपयुक्त अनुशासनात्मक कारबाही निर्धारण गरेअनुसार उक्त समयसम्म कक्षाबाट हटाइने छ। विद्यार्थीहरूलाई आचार-संहिता उल्लङ्घन गर्दा निम्तिने कुनै पनि अनुशासनात्मक कारबाही गुनासो गर्ने अधिकार छ। कृपया यो प्रक्रियाका लागि गुनासो नीति हेर्नुहोस्।

निम्न उल्लङ्घनहरूले निम्नलगायतका उपयुक्त अनुशासनात्मक कारबाही गर्न सक्छ; विद्यालयबाट निकाल्ने, करारमा फिर्ता वा तत्काल निष्कासन:

- कोलोराडो कानूनद्वारा परिभाषित कुनै पनि बन्दुक, गोला बारुद, विस्फोटक यन्त्र वा अवैध हतियार राख्ने।
- लडाई, आक्रमण, शारीरिक हानिको खतरा वा यौन उत्पीडन।
- शिक्षण, अनुसन्धान, प्रशासन, अनुशासनात्मक कारबाही वा कलेजका अन्य क्रियाकलापहरूमा अवरोध वा बाधासहित प्रशिक्षक, विद्यार्थी वा कर्मचारीहरूलाई मौखिक दुर्व्यवहार, धम्की वा उत्पीडनमा संलग्न हुने।
- कलेजका अधिकारमा भएका कर्मचारी वा व्यक्तिहरूको मौखिक/लिखित निर्देशनहरू पालना गर्न असफल हुने।
- धारा 12-22-303, कोलोराडो संशोधित विधानमा परिभाषित गरिएअनुसार मदिरा, गाँजा, अवैध लागूपदार्थ वा नियन्त्रित पदार्थहरूको वितरण, धारण, प्रयोगमा संलग्न हुने वा यसको प्रभावमा हुने।
- गिरोह-सम्बन्धित क्रियाकलापहरू र रङ, हातका चिन्हहरू, ग्राफिटि, कपडा, गहना, नोटबुक, ट्रेडमार्क र गिरोह सम्बद्धतालाई जनाउने कुनै पनि अन्य विशेषता जस्ता उक्त गिरोह-सम्बन्धित गुणहरूमा सहभागी हुने।
- विद्यालयको सम्पत्ति वा अरूको सम्पत्ति नष्ट गर्ने, बिगार्ने वा चोरी गर्ने।
- बेइमान हुने, धोखाधडी गर्ने, चोरी गर्ने वा जानाजानी गलत जानकारी प्रस्तुत गर्ने।
- विद्यालयका कागजात, रेकर्ड, पहिचान सामग्री, शैक्षिक सामग्रीहरू र इन्टरनेट पहुँच जाली बनाउने, फेरबदल गर्ने वा दुरुपयोग गर्ने।
- अश्लीलता वा अशिष्टताहरू प्रयोग गर्ने।
- परिसरहरूमा वा वरपर कुनै प्रकारको जुवा खल्ने, बाजी लगाउने वा सट्टेबाजी गर्ने।
- विद्यालय सुविधाहरू अनधिकृत प्रवेश/प्रयोग र/वा विद्यालय उपकरणको प्रयोगमा सहभागी हुने।
- विद्यालय बुलेटिन बोर्ड वा भवनका सतहहरूमा सामानहरूको अनधिकृत वितरण वा बिक्रीमा वा सामग्रीहरूका अनधिकृत पोस्ट गर्ने कार्यहरूमा संलग्न हुने।
- Emily Griffith Technical College सँग गरिएका करारीय दायित्वहरू पालना गर्न असफल हुने (शिक्षण भुक्तानी, काम अध्ययन वा रोजगारीका सर्तहरूसहित तर सीमित छैन)।
- विद्यालयको स्वामित्वमा रहेको उपकरण र स्रोत सामग्रीहरूको अस्वीकार्य प्रयोगमा संलग्न हुने।
- Emily Griffith Technical College को कुनै पनि भवन, पसल वा Emily Technical College को सम्पत्तिमा सुर्तीजन्य वा गाँजा धूम्रपान गर्ने वा इ-सिगरेट वा थ्याप पेनहरू प्रयोग गर्ने।
- प्रशिक्षकको सहमतिविना कक्षाकोठामा ल्याइएको वा उपभोग गरिएको खाना/पेय उपभोग गर्ने।
- सुविधास्थलमा कुनै पनि दुई पाङ्ग्रे सवारी साधन पार्क गर्ने।
- बालबालिकालाई कक्षामा ल्याउने वा विद्यालयको सम्पत्ति वा मैदानमा अनुपस्थित/निगरानी रहित छोड्ने।
- भवनमा कुनै पनि प्रकारका जनावर/पाल्तु जनावरहरू ल्याउने (छुट: सेवा जनावरहरू)।
- साथीहरू/परिवारलाई क्याम्पसमा आमन्त्रित गर्ने र/वा उनीहरूलाई आफूसँग कक्षामा उपस्थित गराउने।
- कक्षाको समयमा हेडफोन, सेल फोन, पेजर वा कुनै पनि समान खालका इलेक्ट्रोनिक यन्त्र प्रयोग गर्ने।
- शैक्षिक प्रक्रियामा बाधा पुऱ्याउने निर्धारण गरिएको शर्ट, ह्याल्टर वा शरीर देखिने अन्य कपडाहरूलगायतका पोशाकको कुनै पनि रूप देखाउने।
- संघीय, राज्य वा स्थानीय कानूनहरू उल्लङ्घन गर्नुका साथै Denver Public Schools को विद्यार्थी आचरण र अनुशासन नीति वा व्यक्तिगत कक्षाकोठा वा कार्यक्रमहरूभित्र विकास गरिएका अन्य उपयुक्त नीतिहरूमा उल्लेख गरिएअनुसार कुनै अन्य आचरण नीतिहरू उल्लङ्घन गर्ने।